



इन्द्रसरोवर गाउँपालिका द्वारा आर्थिक वर्ष २०७८/०७९ असार महिनामा
संचालन भएका कार्यक्रमहरू

इन्द्रसरोवर गाउँपालिका को आयोजनामा संचालित गरिबी निवारण का लागि लघु उद्यम विकास कार्यक्रम medpa अन्तर्गत डल कुसन बनाउने तालिम इन्द्रसरोवर गाउँपालिका उपाध्यक्ष उमा कुमारी लामा ज्यू अध्यक्षतामा प्रमुख प्रशासकीय अधिकृत श्री बलराम लम्साल ज्यु वडा नं .२ का अध्यक्ष श्री सुमन श्रेष्ठ ज्यु लगायत अन्य कर्मचारीको उपस्थितिमा वडा नं २ मा समापन कार्यक्रम मिति २०७९-०३-२२ गते सम्पन्न भयो ।



इन्द्रसरोवर गाउँपालिकाको आयोजनामा संचालित गरिबी निवारण का लागि लघु उद्यम विकास कार्यक्रम medpa अन्तर्गत चाउमिन बनाउने सीप बिकास तालिम इन्द्रसरोवर गाउँपालिका अध्यक्ष श्री देवकृष्ण पुडासैनी ज्युको अध्यक्षता १ नं. वडा अध्यक्ष श्री सुवास थापा मगरज्यु लगायत अन्य कर्मचारीको उपस्थितिमा वडा नं १ समापन कार्यक्रम मिति २०७९-०३-१६ गते सम्पन्न भयो ।



इन्द्रसरोवर गाउँपालिका महिला तथा बालबालिका शाखाको आयोजनामा सञ्चालित अपाङ्गता भएका व्यक्तिहरूका लागि सञ्चालित तीन दिने मौरीपालन तालिम तथा घर वितरण कार्यक्रम सम्पन्न । गाउँपालिका अध्यक्ष श्री देवकृष्ण पुडासैनी को अध्यक्षतामा गाउँपालिका उपाध्यक्ष श्री उमाकुमारी लामा र प्रमुख प्रशासकीय अधिकृत श्री बलराम लम्सालको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा ९ जना अपाङ्गता भएका व्यक्तिहरूको सहभागिता रहेको थियो । सहभागी सबैले निशुल्क ३/३ वटा मौरी सहितको मौरीको घर वितरण गरिएको छ ।



भेटेरिनरि अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र को आ व २०७८/०७९ को स्वीकृत कार्यक्रम अन्तर्गत प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना बाखाको ब्लक कार्यक्रम इन्द्रसरोवर गाउँपालिका वडा नं ३ सिस्नेरिमा ७५% को बोयर बोका ५०% अनुदानमा ११ वटा बोका र ७५% पाठि २० वटा बितरण कार्यक्रम ।



इन्द्रसरोवर गाउँपालिकाको आयोजनामा संचालित गरिबी निवारण का लागि लघु उद्यम विकास कार्यक्रम medpa अन्तर्गत चाउमिन बनाउने सीप बिकास तालिम इन्द्रसरोवर गाउँपालिका १ नं. वडा अध्यक्ष श्री सुवास थापा मगरज्युको अध्यक्षतामा इन्द्रसरोवर गाउँपालिका २ नं. वडा अध्यक्ष श्री सुमन श्रेष्ठज्युको प्रमुख अतिथि लगायत अन्य कर्मचारीको उपस्थितिमा वडा नं १ मा समुदधाट्न कार्यक्रम मिति २०७९-०३-०९ गते सम्पन्न भयो ।



इन्द्रसरोवर गाउँपालिका को आयोजनामा संचालित गरिबी निवारण का लागि लघु उद्यम विकास कार्यक्रम मेदपा अन्तर्गत साबुन बनाउने तालिम इन्द्रसरोवर गाउँपालिका ४ नं. वडा अध्यक्ष श्री चन्द्र कुमार बल ज्यु अध्यक्षतामा इन्द्रसरोवर गाउँपालिका अध्यक्ष श्री देवकृष्ण पुडासैनी ज्यु प्रमुख अतिथि उपाध्यक्ष उमा कुमारी लामा ज्यु ,प्रमुख प्रशासकीय अधिकृत श्री बलराम लम्साल ज्यु लगायत अन्य कर्मचारीको उपस्थितिमा वडा नं ४ मा समुदघाटन कार्यक्रम मिति २०७९-०३-०६ गते सम्पन्न भयो ।



इन्द्रसरोवर गाउँपालिका वडा नं-२, कुलेखानीमा दर्ता शिविर सम्पन्न भएको छ ।
यहि जेठ २६, २७ र ३१ गते कुलीखानीको भालुखर्क, मितेरी पुल (महालक्ष्मी
खोला), कलंकी सल्ले, छापखोरिया र सुलीकोटमा सामाजिक सुरक्षा तथा व्यक्तिगत
घटना दर्ता शिविर सञ्चालन गरि निवेदन संकलन गरिएको छ ।



इन्द्रसरोवर गाउँपालिकाको दशौँ गाउँसभाबाट आर्थिक बर्ष २०७९/०८० को नीति तथा कार्यक्रम, बजेट पारित भएको छ ।













“प्रयोगमैत्री संरचना, शिक्षा, पर्यटन र कृषि, समतामूलक विकास इन्द्रसरोवरको समृद्धि”

इन्द्रसरोवर गाउँपालिका

कुलेखानी, मकवानपुर

दशौँ गाउँ सभा







“प्रयागमत्री संरचना, शिक्षा, पर्यटन र कृषि, समतामूलक विकास

इन्द्रसरोवर गाउँपा

कुलेखानी, मकवानपुर

दशौँ गाउँ









कृषि यन्त्र उपकरण मर्मत सम्भार सम्बन्धी ५ दिने तालिम कार्यक्रम ।



दर्ता शिविर सञ्चालनार्थ १ दिने अभिमुखिकरण कार्यक्रम



इन्द्रसरोवर गाउँपालिका वडा नं-१, मार्खुमा दर्ता शिविर सम्पन्न भएको छ । मिति २०७९/०२/२२ गतेदेखि २४ गतेसम्म टौमाठको रुपादेवी प्रा.वि.मा ३ दिन, सर्वाङको शक्तेश्वर प्रा.वि.मा ३ दिन, सिम्लाङको चन्द्र प्रा.वि.मा २ दिन र नयाँगाउँको महालक्ष्मी प्रा.वि.मा १ दिन सञ्चालन गरिएको हो । दर्ता शिविरको लागि सहर्ष विद्यालयमा स्थान उपलब्ध गराइदिनु हुने सबै विद्यालयलाई हार्दिक धन्यवाद व्यक्त गर्दछौं । इन्टरनेटको पहुँच नपुगेको स्थानमा दर्ता शिविर सञ्चालन विधि मार्फत सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता शिविर सञ्चालन गरी निवेदन संकलन गर्दाको तस्विरहरु...





इन्द्रसरोवर गाउँपालिका वडा नं-४, फाखेलमा दर्ता शिविर सम्पन्न भएको छ । यहि असाठ ७,८ र ९ गते फाखेलको सिंह भैरव आ.वि., लप्सीखोला, कालिका मा.वि.फाखेलचौर र सयपत्री बा.वि.के. राकस खोलामा सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता शिविर सञ्चालन गरि निवेदन संकलन गरिएको छ । शिविरका तस्वीरहरु....



दत्ता शिविरमा निवेदन संकलन गरि गाउँपालिकामा ल्याई प्रणालीमा इन्ट्री गरि सेवाग्राहीलाई प्रमाणपत्र दिदाँको तस्वीर ।
तस्वीरमा:-वडाध्यक्ष, सचिब, एम.आई.एस अपरेटर, फिल्ड सहायक र सेवाग्राही । [#वडा](#) नं-२, कुलेखानी ।



इन्द्रसरोवर गाउँपालिका वडा नं-३, सिस्नेरीमा दर्ता शिविर सम्पन्न भएको छ । यहि असाढ २,३ र ४ गते सिस्नेरीको रामचन्द्र भञ्ज्याङ, काप्राङ र बत्सलादेवी मा.वि. टेकरमा सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता शिविर सञ्चालन गरि निवेदन संकलन गरिएको छ । शिविरका तस्वीरहरु....



इन्द्रसरोवर गाउँपालिका वडा नं-५, फाखेलमा दर्ता शिविर सम्पन्न भएको छ । यहि असाढ ११,१२ र १३ गते फाखेलको महाचुनी मा.वि. खड्बु, कालिदेवी मा.वि. ठुलोचौर र नमुना बा.वि.के. खड्बु र बालमैत्री भवनमा सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता शिविर सञ्चालन गरि निवेदन संकलन गरिएको छ । शिविरका तस्वीरहरु....

